

जातीय समानताको प्रवर्धनका लागि विद्यमान र योजना गरिएका उपायहरू

हडकड विज्ञान तथा प्रविधी पार्क नियोग

साइन्स पार्क, इनोसेन्टर र इन्डस्ट्रियल इस्टेटहरूलाई संलग्न गराइएको हडकड विज्ञान तथा प्रविधी नियोग (HKSTP) सरोकारहरूलाई जोड्नका लागि जीवन्त नवीनता र प्रविधीको इकोसिस्टम बनाउन, प्रविधीका प्रतिभाहरूलाई विकास गराउन, सहकार्य सहजीकरण गर्न र हडकड र यस क्षेत्रमा सामाजिक तथा आर्थिक लाभहरू प्रदान गर्नका लागि नवीनतालाई उत्प्रेरणा गर्नका लागि समर्पित एक बैधानिक निकाय हो ।

सम्बन्धित
सेवाहरू

- HKSTP ले अहिले विभिन्न कोष योजनाको व्यवस्थापन गर्दछ जुन योग्य व्यक्ति वा कम्पनीहरूले निवेदन दिनका लागि खुला हुन्छन् जस्तै विज्ञान तथा प्रविधी व्यवसायी कार्यक्रम (STEP), इन्व्युबेसन कार्यक्रमहरू, अग्रणी उद्यम एक्सलेरसन कार्यक्रम (LEAP) र केही योजनाहरू जुन HKSTP का योग्य भाडामा बस्ने/इन्व्युबेटीजको निवेदनका लागि खुला हुन्छन् जस्तै HKSTP विद्यार्थी इन्टरनशीप कार्यक्रम र आवेदन सहायता योजना ।

अहिले रहेका
उपायहरू

- यी कार्यक्रमहरूका आवेदनहरू प्रायः कम्पनीहरूमा सिमित भएपनि, HKSTP ले विविध जातका सबै सेवा प्रयोगकर्ताहरूमा पहुँच र हाम्रो सेवाहरूको प्रयोगको समान अवसर भएको सुनिश्चित गर्दछ, प्रयोगकर्ताको अनुरोधमा उचित भाषा सेवाहरू उपलब्ध गराइनेछ ।

भविष्यको कामको
जाँच

- HKSTP ले कडाइका साथ अवस्थित उपायहरू कार्यान्वयन गर्न र भाषा सेवा आवश्यकताहरू नियमित रूपमा प्राप्त अनुरोधहरूको संख्या र प्रदान गरिएको दोभाषे सेवाहरूको संख्याको आधारमा मूल्यांकन जारी राख्नेछ ।

लिइएका/लिनुपर्ने
अतिरिक्त
उपायहरू

- सबै सेवा केन्द्रहरू र HKSTP वेबसाइटमा भाषा सेवाहरूको उपलब्धता प्रचार गर्ने जसले गर्दा यो कुरा सेवा प्रयोगकर्ताहरूको ध्यानमा ल्याउँदछ ।

सिमित चिनियाँ वा अंग्रेजीमा सञ्चार गर्ने सेवा प्रयोगकर्ताहरूलाई सहयोगी हुने गरी भाषा सेवाहरूको उपलब्धता भएको संकेत गर्न सेवा केन्द्रहरूमा "भाषा पहिचान कार्ड" प्रदर्शन गर्नुहोस् ।

भाषा सेवाहरूको लागि कार्यसञ्चालन निर्देशिकाहरू कोर्ने, सबै कर्मचारीहरू, विशेष गरी अग्रपंक्तिमा ग्राहक सेवा कर्मचारीहरू भाषा सेवा नीतिहरूको बारेमा सचेत भएको र निर्धारित कार्य प्रक्रियासँग परिचित भएको सुनिश्चित गर्ने, र आवश्यक परेको बेला कर्मचारीलाई समयमै निर्देशन र सहयोग प्रदान गर्ने

सेवाहरूको प्रावधानमा जातीय समानताको संवेदनशीलता र समझदारी बढाउनको लागि कर्मचारीहरूलाई प्रशिक्षण प्रदान गर्ने, सेवा प्रयोगकर्ताहरू, दोभाषे, इत्यादिसँग प्रभावकारी रूपमा काम गर्न आवश्यक सीप र प्रविधिहरू प्रदान गर्ने।

जातीय समानता प्रवर्धनको बारेमा अहिले रहेका र योजना गरिएका उपायहरूका बारेमा सोधपुछका लागि, कृपया श्री मे चाव, असोसियट डाइरेक्टर, मानव संशाधन तथा कार्यालय प्रशासनलाई निम्न च्यानलहरूको माध्यमबाट सम्पर्क गर्नुहोस्-

टेलिफोन नं. : 2629 6906
फ्याक्स नं. : 2175 4691
इमेल : may.chow@hkstp.org
पत्राचारको ठेगाना : 5/F, Building 5E, 5 Science Park East Avenue, Hong Kong Science Park

**हङकङ विज्ञान तथा प्रविधी पार्क नियोग
मे 2020**